

# Pro

## Chapter 30

Nepali Interlinear

Reference: Nepali ERV

וְאֵלֶּיךָ	לְאֵתֵיִלָּי	לְאֵתֵיִלָּי	הַגִּבּוֹר	נָאֻם	הַמְּשָׁא	יָקָה	בֶּן־	אָגוּר	וְדַבְּרִי	1
र-उकाललाई	इतीएल	इतीएललाई	मानिसको	वचन	भारी	याकेह	छोरा	आगूरका	वचनहरू	
<a href="#">H0401</a>	<a href="#">H0384</a>	<a href="#">H0384</a>	<a href="#">H1397</a>	<a href="#">H5002</a>		<a href="#">H3348</a>		<a href="#">H0094</a>	<a href="#">H1697</a>	

यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इतीएल अनि यूकाललाई भनिएका हुन्,

לִּי	אָדָם	בֵּינָת	וְלֹא־	מֵאִישׁ	אֲנֹכִי	בְּעַר	כִּי		2	
मसँग	मानिसको	बुझाई	र-छैन	मानिसभन्दा	म	मूर्ख	किनकि			
	<a href="#">H0120</a>	<a href="#">H0998</a>	<a href="#">H3808</a>	<a href="#">H0376</a>	<a href="#">H0595</a>	<a href="#">H1198</a>				

अरू कुनै मानिस भन्दा म धेरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।

אֲדָע	קְדוֹשִׁים	וְדַעַת	חֲכָמָה	לְמַדְתִּי	וְלֹא־		3			
जान्दिनेँ	पवित्रको	र-ज्ञान	ज्ञान	बुद्धि	र-सिकिनेँ					
<a href="#">H3045</a>	<a href="#">H6918</a>	<a href="#">H1847</a>	<a href="#">H2451</a>	<a href="#">H3925</a>	<a href="#">H3808</a>					

मैले ज्ञान के चीज हो जानिनेँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।

בְּשִׂמְלָה	וּמַיִם	צָרָרָה	מִי	בְּחַפְזָיו	וּרְוַח	אֲסֻרָה	מִי	וַיְרָה	וְשִׁמְיָם	עֲלֵהָ	מִי	4
लुगामा	पानी	बाँध्यो	कसले	आपना-मुट्टीमा	बतास	बटुल्यो	कसले	र-ओल्यो	स्वर्गमा	चढ्यो	कसले	
<a href="#">H8071</a>	<a href="#">H4325</a>		<a href="#">H4310</a>	<a href="#">H2651</a>	<a href="#">H7307</a>	<a href="#">H0622</a>	<a href="#">H4310</a>	<a href="#">H3381</a>	<a href="#">H8064</a>	<a href="#">H5927</a>	<a href="#">H4310</a>	

תָּדַע	כִּי	בְּנוֹ	שָׁם־	וּמֵהָ	שָׁמוֹ	מֵהָ	אֲרֶץ	אֲפֹסִי־	כָּל־	הַקָּיִם	מִי	
जान्छौ	कि	उसको-छोराको	नाम	र-के	उसको-नाम	के-हो	पृथ्वीका	छेउहरू	सबै	स्थापना-गर्यो	कसले	
<a href="#">H3045</a>			<a href="#">H8034</a>	<a href="#">H4100</a>	<a href="#">H8034</a>	<a href="#">H4100</a>	<a href="#">H0776</a>		<a href="#">H3605</a>		<a href="#">H4310</a>	

स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाद्यमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थापना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

בּוֹ	לְחֹסִים	הֵוָא	מִגֵּן	צְרוּפָה	אֱלֹהֵי	אֲמַרְתָּ	כָּל־		5	
उहाँमा	शरण-लिनेहरूको-लागि	उहाँ	ढाल	शुद्ध-छ	परमेश्वरको	वचन	हरेक			
	<a href="#">H2620</a>	<a href="#">H1931</a>	<a href="#">H4043</a>	<a href="#">H6884</a>	<a href="#">H0433</a>		<a href="#">H3605</a>			

परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।

פ	וּנְכוֹבָתָ:	בָּהָ	יֹכִיחַ	פֶּן־	דַּבְּרִי	עַל־	תּוֹסֶף	אֵל־	6	
—	र-झूटा-ठहर्यो	तिमीलाई	हप्काउनुहोस्	नत्र	केही	-माथि	उसका-वचनहरूमा	नथप		
	<a href="#">H3576</a>		<a href="#">H3198</a>	<a href="#">H6435</a>	<a href="#">H1697</a>		<a href="#">H3254</a>	<a href="#">H0408</a>		

यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।

אָמוֹת	בְּטָרְם	מִכּוֹנֵי	תִּמְנַעַ	אֵל־	מֵאֲתָךְ	שִׂאֲלָתִי	שְׁתִּים	7		
मर्नु-अधि	मेरो-मर्नु-अधि	मबाट	नरोक्नुहोस्	नइनकार-नगर्नुहोस्	तपाईंसँग	कुरा-मागेको-छु	दुई			
<a href="#">H4191</a>	<a href="#">H2962</a>		<a href="#">H4513</a>	<a href="#">H0408</a>	<a href="#">H0854</a>	<a href="#">H7592</a>	<a href="#">H8147</a>			

हे परमप्रभु! मेरो मृत्यु अधि हजुरबाट केवल दुईओटा चीज माग्नेछु औ ती हुन्,

הַטְּרִיפּוֹנִי	לֵי	תְּתִיבֵי	אֶל-	וְעִשָּׂר	רָאשׁ	מִמֶּנִּי	הַרְחִיק	כָּזָב	וְדַבֵּר-	אִשּׁוּא	8
खुवाउनुहोस्	मलाई	नदिनुहोस्	नदिनुहोस्	र-धन	गरिबी	मबाट	टाढा-राख्नुहोस्	कुरा	र-कपटी	झूटो	
<a href="#">H2963</a>		<a href="#">H5414</a>	<a href="#">H0408</a>	<a href="#">H6239</a>			<a href="#">H7368</a>	<a href="#">H3577</a>	<a href="#">H1697</a>	<a href="#">H7723</a>	

חֲקִי :  
मेरो-भागको  
[H2706](#)

לֶחֶם  
रोटी  
[H3899](#)

मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।

וְאֶתְּשִׁיבֵי	וְנִגְבְּתֵי	אֲנִישׁ	וּפְּנֵי-	יְהִינָה	מִי	וְאֶמְרָתִי	וְכַחֲשִׁיתִי	וְאֶשְׁבַּע	פֶּן	9
र-अपमान-गर्ऊ	र-चोरी-गर्ऊ	दरिद्र-हुँदा	र-नत्र	परमप्रभु	को	र-भनूँ	र-इन्कार-गर्ऊ	तृप्त-हुँदा	नत्र	
<a href="#">H8610</a>	<a href="#">H1589</a>	<a href="#">H3423</a>	<a href="#">H6435</a>	<a href="#">H3068</a>	<a href="#">H4310</a>	<a href="#">H0559</a>	<a href="#">H3584</a>	<a href="#">H7646</a>	<a href="#">H6435</a>	

פֶּן :  
—  
[H0430](#)

שֵׁם  
मेरा-परमेश्वरको  
नाम  
[H8034](#)

यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईंसंगको सम्बन्ध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

וְאֶשְׁמָתִי :	יִקְלָלֶנִּי	פֶּן-	(אֲרָנִי)	אֲרָנִי	אֶל-	עֶבֶד	תִּלְשָׁן	אֶל-	10
र-दोषी-ठहर्यो	उसले-तिमीलाई-श्राप-दिओस्	नत्र	उसको-मालिक	उसको-मालिक	-सम्म	दासको	निन्दा	नगर	
<a href="#">H0816</a>	<a href="#">H7043</a>	<a href="#">H6435</a>	<a href="#">H0113</a>	<a href="#">H0113</a>	<a href="#">H0413</a>	<a href="#">H5650</a>	<a href="#">H3960</a>	<a href="#">H0408</a>	

मालिक अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्थौं भने, उसले तिमीलाई सराप्रे छ अनि तिमीलाई दोषी बनाउनेछ।

יְבָרֶךְ :	לֵא	אֲמִו	וְאֵת-	יִקְלָל	אָבִיו	וְהָרַךְ	11
आशीर्वाद-दिँदैन	आशीर्वाद-दिँदैन	आमालाई	र-आफ्नी	श्राप-दिन्छ	आफ्नो-बुबालाई	पुस्ता	
<a href="#">H1288</a>	<a href="#">H3808</a>	<a href="#">H0517</a>	<a href="#">H0853</a>	<a href="#">H7043</a>	<a href="#">H0001</a>	<a href="#">H1755</a>	

कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

רָחֵם :	לֵא	וּמִצְאָתוֹ	בְּעֵינָיו	טָהוֹר	וְהָרַךְ	12
छैन	धोइएको	तर-आफ्नो-मैलबाट	आफ्नै-नजरमा	शुद्ध	पुस्ता	
<a href="#">H7364</a>	<a href="#">H3808</a>	<a href="#">H6675</a>		<a href="#">H2889</a>	<a href="#">H1755</a>	

केहि मानिसहरू आफैलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।

יְנַשָּׂאוּ :	וְעֵפְפוּ	עֵינָיו	רָמּוֹ	מִהָ-	וְהָרַךְ	13
उच्च-पारिएका-छन्	र-पर्नीहरू	आँखाहरू	अहङ्कारी	कति	पुस्ता	
<a href="#">H5375</a>	<a href="#">H6079</a>			<a href="#">H4100</a>	<a href="#">H1755</a>	

केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरु मानिसहरू भन्दा उत्तम सोच्छन्।

וְאֶבְיוֹנִים	מֵאָרֶץ	עֲנִיִּים	לְאֹכְלֵי	מִתְלַעְתְּיוֹ	וּמֵאֲכָלוֹת	שָׁנָיו	חֲרָבוֹת	וְהָרַךְ	14
र-अभावग्रस्तहरूलाई	पृथ्वीबाट	गरिबहरूलाई	खानको-लागि	गालाहरू	र-दाहाहरू	दाँतहरू	तरवारहरू	पुस्ता	
<a href="#">H0034</a>	<a href="#">H0776</a>	<a href="#">H6041</a>	<a href="#">H0398</a>	<a href="#">H4973</a>	<a href="#">H3979</a>	<a href="#">H8127</a>	<a href="#">H2719</a>	<a href="#">H1755</a>	

מְאָרֶם :  
—  
मानवजातबाट  
[H0120](#)

मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

לֵא-	אָרְבַּע	תְּשַׁבְּעֶנָּה	לֵא	הַנָּהָ	שְׁלוֹשׁ	הַב	הַב	בְּנוֹת	שָׁתִי	לְעֹלְוֵהָ	15
भन्दैनन्	चार	तृप्त-हुँदैनन्	तृप्त-हुँदैनन्	ती-कुराहरू	तीन	देउ	देउ	छोरीहरू-छन्	दुई	जुकाको	
<a href="#">H3808</a>	<a href="#">H0702</a>	<a href="#">H7646</a>	<a href="#">H3808</a>	<a href="#">H2007</a>	<a href="#">H7969</a>	<a href="#">H3051</a>	<a href="#">H3051</a>	<a href="#">H1323</a>	<a href="#">H8147</a>	<a href="#">H5936</a>	

הָוִין :  
पुच्छ  
[H1952](#)

אֲמָרוֹ  
भन्दैनन्  
[H0559](#)

जूकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन् चौथोले कदापि प्रयाप्त भयो भन्दैन।

16	שְׂאוֹל	וְעֵצֶר	רָחֵם	אֲרֶץ	לֹא	שָׁבַע	מַיִם	וְאֵשׁ	לֹא	אָמְרָה	הָיוּ:
	पाताल	र-बाँझो	गर्भ	पृथ्वी	तृप्त-नहुने	तृप्त-नहुने	पानीले	र-आगोले	भन्दैन	भन्दैन	पुछ
	<a href="#">H7585</a>	<a href="#">H6115</a>	<a href="#">H0776</a>	<a href="#">H3808</a>	<a href="#">H7646</a>	<a href="#">H4325</a>	<a href="#">H0784</a>	<a href="#">H3808</a>	<a href="#">H0559</a>	<a href="#">H1952</a>	

चिहान, बाँझो गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”

17	עֵינַי	תְּלַעַג	לְאֹב	וְתָבוֹז	לִיקָרְתִּי	אִם	יְקַרְוָה	עֲרֵבִי	גִּתְלִי
	आँखा	उपहास-गर्ने	बुबालाई	र-तुच्छ-मात्रे	आज्ञाकारिता	आमालाई	टिप्छन्-उसलाई	खोलाका	कागहरूले
	<a href="#">H0398</a>	<a href="#">H3932</a>	<a href="#">H0001</a>	<a href="#">H0936</a>	<a href="#">H3349</a>	<a href="#">H0517</a>	<a href="#">H5365</a>	<a href="#">H6158</a>	

  

	וְיֹאכְלוּהָ	בְּנֵי	נֹשֵׂר:	פ
	र-खान्छन्-उसलाई	चीलहरूका	चेलहरू	—
	<a href="#">H0398</a>	<a href="#">H5404</a>		

जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेसीको कागले त्यसलाई टुँड्छ अनि गिद्धले मासु खान्छ।

18	שְׁלֹשָׁה	הַמָּה	נִפְלְאוֹ	מִמּוֹנֵי	וְאֶרְבַּע	לֹא	יְדַעְתִּים:
	तीन	ती-कुराहरू	आश्चर्यजनक-छन्	मको-लागि	र-चार	र-चार	मैले
	<a href="#">H7969</a>	<a href="#">H1992</a>	<a href="#">H6381</a>	<a href="#">H0702</a>	<a href="#">H0702</a>	<a href="#">H3808</a>	<a href="#">H3045</a>

तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझिँदैन।

19	דָּרָךְ	הַנִּשְׁפָּר	בְּשָׁמַיִם	דָּרָךְ	נָחֵשׁ	עֲלֵי	צִוָּר	דָּרָךְ	אֲנִיָּה	בְּלִבִּי	יָם	וְדָרָךְ
	बाटो	चीलको	आकाशमा	बाटो	सर्पको	माथि	चट्टान	बाटो	जहाजको	बीचमा	समुद्र	र-बाटो
	<a href="#">H1870</a>	<a href="#">H5404</a>	<a href="#">H8064</a>	<a href="#">H1870</a>	<a href="#">H5175</a>	<a href="#">H6697</a>	<a href="#">H1870</a>	<a href="#">H0591</a>	<a href="#">H3220</a>	<a href="#">H1870</a>		

  

	נָבֵר	בְּעֵלְמָה:
	पुरुषको	कन्यासँग
	<a href="#">H1397</a>	<a href="#">H5959</a>

आकाशमा उडने गरूडको चाल, चट्टानमा घस्रने साँपको चाल, समुद्रमा चलने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरुषको चाल।

20	וְכֹן	דָּרָךְ	אִשָּׁה	מְנַאֲפֶת	אֲכָלָהּ	וּמְחַתָּהּ	פִּיָּהּ	אָמְרָה	לֹא	פְּעֻלָּתִי	אָנוּ:
	त्यसरी	बाटो	स्त्रीको	व्यभिचारिणी	खान्छे	र-पुछ्छे	आफ्नो-मुख	र-भन्छे	कुनै	गरेको-छैन	पाप
	<a href="#">H1870</a>	<a href="#">H0802</a>	<a href="#">H5003</a>	<a href="#">H0398</a>	<a href="#">H6310</a>	<a href="#">H3808</a>	<a href="#">H6466</a>	<a href="#">H0205</a>			

यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुछ्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

21	תַּחַת	שְׁלוֹשׁ	רִגְזָה	אֲרֶץ	וְתַחַת	אֲרַבְּעַ	לֹא	תּוֹכַל	שָׂאת:
	तीन-कुरामा	तीन	काँछ	पृथ्वी	र-चार-कुरामा	चार	सहन-गर्न	सक्दैन	सहन-गर्न
	<a href="#">H8478</a>	<a href="#">H7969</a>	<a href="#">H7264</a>	<a href="#">H0776</a>	<a href="#">H8478</a>	<a href="#">H0702</a>	<a href="#">H3808</a>	<a href="#">H3201</a>	<a href="#">H5375</a>

यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।

22	תַּחַת	עֶבֶד	כִּי	יְמִלוּךְ	וְנָבֵל	כִּי	יִשְׁבַּע	לְחֵם:
	दास-मुनि	दास	जब	राजा-बन्छ	र-मूर्ख	जब	तृप्त-हुन्छ	रोटीले
	<a href="#">H8478</a>	<a href="#">H5650</a>	<a href="#">H5036</a>	<a href="#">H7646</a>	<a href="#">H3899</a>			

एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ।

23	תַּחַת	שְׁנוּאָה	כִּי	תִּבְעַל	וְשִׁפְחָהּ	כִּי	תִירָשׁ	גְּבֵרָתָהּ:
	घृणित	स्त्री-मुनि	जब	विवाह-हुन्छे	र-दासी	जब	उत्तराधिकारिणी-हुन्छे	आफ्नी-मालकिनीको
	<a href="#">H8478</a>	<a href="#">H8130</a>	<a href="#">H1166</a>	<a href="#">H8198</a>	<a href="#">H1404</a>			

माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिकनीको ठाउँ लिन्छे।

24	אֲרַבְּעָה	הָם	קִטְנֵי	אֲרֶץ	וְהִמָּה	חַכְמַיִם	מְחַכְמֵיִם:
	चार	ती-छन्	साना	पृथ्वीमा	र-ती	बुद्धिमान-छन्	अत्यन्त-चतुर
	<a href="#">H0702</a>	<a href="#">H1992</a>	<a href="#">H0776</a>	<a href="#">H1992</a>	<a href="#">H2449</a>	<a href="#">H2450</a>	

पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान छन्।

25	הַמְּלִיחַ कमिलाहरू	עַם जनता	לֹא- शक्तिशाली-छैनन्	עֲזָרָה शक्तिशाली-छैनन्	וַיְכִינּוּ तर-तयार-गर्छन्	בְּרִימָה ग्रीष्ममा	לְחָמֵם: आफ्नो-खाना
	<a href="#">H5244</a>		<a href="#">H3808</a>	<a href="#">H5794</a>		<a href="#">H7019</a>	<a href="#">H3899</a>

कमिलाहरूको एकदमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

26	שְׁפָנִים पहाडी-भालेहरू	עַם जनता	לֹא- शक्तिशाली-छैनन्	עֲזָרָה शक्तिशाली-छैनन्	וַיִּשְׂמוּ तर-बनाउँछन्	בְּעֵינָם चट्टानमा	בֵּיתָם: आफ्नो-घर
			<a href="#">H3808</a>	<a href="#">H6099</a>		<a href="#">H5553</a>	

पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

27	מֶלֶךְ राजा	אֵין छैन	לְאֶרְבֶּה सलहको-लागि	וַיִּצָא तर-निस्कन्छ	חֲצִיץ थूप-बाँधेर	כָּלֹו: सबै
	<a href="#">H4428</a>	<a href="#">H0369</a>	<a href="#">H0697</a>	<a href="#">H3318</a>		<a href="#">H3605</a>

सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन्।

28	שְׁמֵמִית सलह	בֵּיתָם हातहरूले	הַתַּפֵּשׁ समात्छे	וְהָיָה र-त्यो	בְּהִיכָלִי राजाका-महलहरूमा	מֶלֶךְ: राजा	פ —
	<a href="#">H8079</a>	<a href="#">H3027</a>	<a href="#">H8610</a>	<a href="#">H1931</a>	<a href="#">H1964</a>	<a href="#">H4428</a>	

अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

29	שְׁלִשָּׁה तीन	הַמָּה ती-कुराहरू	מִיטְיָבִי राम्रो-हिँड्छन्	צָעַד चाल	וְאֶרְבֶּעַ र-चार	מִיטְיָבִי राम्रो-हिँड्छन्	לְכָת: हिँडाइ
	<a href="#">H7969</a>	<a href="#">H1992</a>	<a href="#">H3190</a>	<a href="#">H6806</a>	<a href="#">H0702</a>	<a href="#">H3190</a>	<a href="#">H3212</a>

तीनओटा प्राणीहरू आर्कषक ढंगले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्।

30	לֵישׁ सिंह	גִּבּוֹר शक्तिशाली	בְּבִהְמָה पशुहरूमा	וְלֹא- र-फर्कदैन	יָשׁוּב फर्कदैन	מִפְּנֵי- कसैबाट-पनि	כָּל: कसैबाट-पनि
	<a href="#">H3918</a>	<a href="#">H1368</a>	<a href="#">H0929</a>	<a href="#">H3808</a>	<a href="#">H7725</a>	<a href="#">H6440</a>	<a href="#">H3605</a>

सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।

31	זְרוּר कुकुर	מַתְנִים कम्मरमा-कसिएको	או- वा	תִּישׁ बोको	וְהָיָה र-राजा	אֶלְקוֹם जससँग-कोही-छैन	עִמּוֹ: उससँग
	<a href="#">H2223</a>	<a href="#">H4975</a>		<a href="#">H8495</a>	<a href="#">H4428</a>	<a href="#">H0510</a>	

लचकमा हिँडने कुखुराको भाले, र बोका, अनि आफ्नो मानिसहरूलाई नेतृत्व दिने राजा।

32	אִם- यदि	נִבְלָה मूर्ख-भएका-छौ	בְּהַתְנַשֵּׂא घमण्ड-गरेर	וְאִם- र-यदि	זְמוּת योजना-बनाएका-छौ	יָד हात	לְפָה: मुखमा-राख
			<a href="#">H5375</a>		<a href="#">H2161</a>	<a href="#">H3027</a>	<a href="#">H6310</a>

यदि तिमी आफैलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।

33	כִּי किनकि	מִיץ निचोर्ने	חֶלֶב दूध	וַיִּצֵא निकाल्छ	אֶת नाक	וַיִּצֵא निकाल्छ	רֶגֶל रगत	אֶת रिस	וַיִּצֵא निकाल्छ
		<a href="#">H4330</a>	<a href="#">H2461</a>	<a href="#">H3318</a>	<a href="#">H0639</a>	<a href="#">H3318</a>	<a href="#">H1818</a>	<a href="#">H0639</a>	<a href="#">H3318</a>

פ  
—  
קִיב:  
कलह  
[H7379](#)

जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रिस उठाउदा झगडा मच्चिन्छ।